



# लोक सेवा आयोग दिपायल कार्यालय



राजपुर, डोटी

लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना

सूचना नं. ०८/०७७-७८, मिति : २०७७/०८/०७

यस कार्यालयबाट संचालन हुने नेपाल प्रहरीको विज्ञापन नं. ०४(०७६/७७) (खुला तथा समावेशी), प्रहरी सहायक निरीक्षक पदको श्री सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलबाट लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरूको प्रतियोगितात्मक लिखित परीक्षा लोक सेवा आयोगको मिति २०७७/०७/२७ को निर्णयानुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गर्ने गराउने गरी पूर्व निर्धारित परीक्षा कार्यक्रम बमोजिम निम्न मिति, समय र स्थानमा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

## परीक्षा सञ्चालन सम्बन्धी कार्यक्रम

क्र.सं.	पद	पत्र	विषय	परीक्षा मिति	परीक्षा समय
१.	प्रहरी सहायक निरीक्षक	प्रथम पत्र	सामान्यज्ञान तथा बौद्धिक परीक्षण	२०७७/०८/१८ गते	दिनको १:०० बजे (५० मिनेट)
२.		द्वितीय पत्र	अंग्रेजी तथा नेपाली भाषा	२०७७/०८/१९ गते	दिनको १:०० बजे (२ घण्टा ३० मिनेट)
३.		तृतीय पत्र	पेशागत सैद्धान्तिक ज्ञान (खण्ड क)	२०७७/०८/२० गते	दिनको १:०० बजे (२ घण्टा १५ मिनेट)
			पेशागत व्यवहारिक परीक्षण (खण्ड ख)	२०७७/०८/२० गते	दिनको ३:२५ बजे (४५ मिनेट)

**पुनश्च:** तृतीय पत्र खण्ड (क) को पेशागत सैद्धान्तिक ज्ञान (२ घण्टा १५ मिनेट) को परीक्षा समाप्त भएपछि उक्त खण्ड (क) को उत्तर पुस्तिका बुझाई परीक्षार्थीहरू यथास्थानमै रहनु पर्नेछ । सोही बखतमा खण्ड (ख) को उत्तरपुस्तिका वितरण हुनेछ, उक्त खण्डको नाम नामेसी विवरण भर्ने र सोही उत्तरपुस्तिकाको बाहिर रहेको निर्देशन अध्ययन गर्न १० (दश) मिनेटको समय रहनेछ ।

## परीक्षा केन्द्र:

क्र.सं.	रोल/दर्ता नं.		उम्मेदवार संख्या	परीक्षा केन्द्र
	देखि	सम्म		
१.	१८००१	१८१८९	१०० जना	कुमालीकोट मा.वि., कुमालीकोट
२.	१८१९०	१८३६५	१०० जना	शहीद स्मृती आ.मा.वि., राजपुर
३.	१८३६६	बाँकी सबै उम्मेदवार	११७ जना	सुजङ्ग मा.वि., राजपुर, डोटी



# लोक सेवा आयोग दिपायल कार्यालय



राजपुर, डोटी

## द्रष्टव्यः

- क) परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुने छैन ।
- ख) प्रवेशपत्र विना परीक्षामा सम्मिलित नगराईने हुँदा अनिवार्यरूपमा प्रवेशपत्र साथमा लिई परीक्षा संचालन हुनु भन्दा १ घण्टा ३० मिनेट अगावै परीक्षा भवनमा आइपुग्नु पर्नेछ । परीक्षा भवनबाट प्रवेशपत्र वितरण गरिने छैन ।
- ग) परीक्षा भवनमा झोला, मोवाइल, क्याल्कुलेटर तथा अन्य विधुतीय सामाग्रीहरु लैजान निषेध गरिएको छ ।
- घ) परीक्षामा कालो मसी मात्र प्रयोग गर्नु पर्नेछ । वस्तुगत बहु वैकल्पिक प्रश्नको उत्तर दिँदा Capital Letter मा (A,B,C,D) लेख्नु पर्नेछ ।
- ङ) परीक्षार्थीले परीक्षा दिन आउँदा नेपाली नागरिकताको प्रमाणपत्र वा सरकारी कार्यालयबाट जारी भएको फोटो सहितको कुनै एक सक्कलै प्रमाणपत्र अनिवार्य रूपमा लिई उपस्थित हुनु पर्नेछ ।
- च) संक्रमणको विशेष अवस्थामा परीक्षा (संचालन तथा व्यवस्थापन) सम्बन्धि मापदण्ड, २०७७ अनुसार परीक्षार्थीले तपसिलमा उल्लेखित विषयहरुको पूर्ण रूपमा पालन गर्नु पर्नेछ ।
- परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि उम्मेदवार स्वयंले कम्तिमा माक्स, स्यानिटाइजर तथा आफ्नो लागि खानेपानीको अनिवार्य व्यवस्था गर्नु पर्नेछ ।
  - परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्दा, निस्कदा र शौचालय प्रयोग गर्दा भिडभाड नगरीकन एकआपसमा २ (दुई) मिटरको दूरी कायम गर्नुपर्नेछ ।
  - परीक्षार्थीहरुले समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन । परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालन गर्नुपर्नेछ ।
  - परीक्षार्थीले लेख्न बाँकी रहेको उत्तरपुस्तिकाको खाली ठाउँ स्वयंले काटी, दस्तखत गरी, उत्तरपुस्तिका गन्ती गरी उत्तरपुस्तिका बुझाएको हस्ताक्षर गरेर मात्र परीक्षा हलबाट बाहिर जानु पर्नेछ ।
  - कोभिड-१९ (COVID-19) संक्रमित उम्मेदवार परीक्षामा सम्मिलित हुने भएमा सम्बन्धित उम्मेदवारले यस कार्यालयको फोन नं. ०९४-४४०१४७ वा ०९४-४४०१७८ मा सम्पर्क गरी वा इमेल तथा निवेदनको माध्यमबाट सो को जानकारी यस कार्यालयलाई दिनु हुन सुचित गरिन्छ ।

.....  
निरञ्जन प्रसाद पोखरेल  
नायव सुब्बा

.....  
बिष्णु पौडेल  
नि. कार्यालय प्रमुख